

विनियोजन ऐन, २०७९

प्रमाणिकरण मिति:-२०७९/०३/२०

ऐन नं. - ३१

प्रस्तावना: लिखु गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन साथै सो रकम विनियोजन गर्न वाञ्छानिय भएकाले,

नेपालको संविधान २०७२ को धारा २२९ को उपधारा (२) ले दिएको अधिकार प्रयोग गरी लिखु गाउँपालिकाको गाउँसभाले सञ्चित कोषबाट रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न यो ऐन बनाईएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम लिखु गाउँपालिकाको "विनियोजन ऐन २०७९" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) "ऐन" भन्नाले लिखु गाउँपालिकाको विनियोजन ऐन, २०७९ सम्झनु पर्दछ ।

(ख) "कार्यपालिका" भन्नाले लिखु गाउँकार्यपालिकालाई सम्झनु पर्दछ ।

(ग) "गाउँपालिका" भन्नाले लिखु गाउँपालिका सम्झनु पर्दछ ।

(घ) "सभा" भन्नाले लिखु गाउँपालिकाको गाउँसभा सम्झनु पर्दछ ।

(ङ) "संविधान" भन्नाले नेपालको संविधान लाई सम्झनु पर्दछ ।

३. आर्थिक वर्ष ०७९/८० को लागि सञ्चित कोषबाट रकम खर्च गर्न सक्ने:- आर्थिक वर्ष ०७९/८० को निमित्त कार्यपालिका, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका लागि अनुसूची (१) मा उल्लेखित चालु खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ४७,८१,३३,८३१.०० (अक्षरूपी सत्त्वालिस करोड एकासी लाख तेत्तीस हजार आठ सय एकतिस मात्र) नवढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

४. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष ०७९/८० को निमित्त लिखु गाउँ कार्यपालिका र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा वचत हुने तथा कुनैमा अपुग हुने देखिन आएमा कार्यपालिकाले वचत हुने शिर्षकबाट अपुग हुने शिर्षकमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) बमोजिम रकम सार्दा सो शिर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढि शिर्षकहरूबाट अर्को एक वा एकभन्दा बढि शिर्षकहरूमा रकम सार्न, निकास र खर्च गर्न सकिने छ ।

(४) पूँजीगत खर्च र वित्तिय व्यवस्था तर्फ विनियोजित रकम साँवा भूतानी खर्च तथा ब्याज भूतानी खर्च शिर्षकमा वाहेक अन्य चालु खर्च तर्फ सार्न सकिने छैन तर चालु तथा पूँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक शिर्षकबाट अर्को शिर्षकमा रकम सार्न सकिनेछ ।

(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढि शिर्षकहरूमा रकम सार्नु परेमा सभाको स्वीकृत लिनु पर्नेछ ।

अनुसूची-१

दफा (३) संग सम्बन्धित

नेपालको संविधान २०७२ को धारा २२९ (२) बमोजिम सञ्चित कोषबाट विनियोजन हुने रकम ।

सि.नं.	विषयगत क्षेत्र	विनियोजन		
		चालु	पूजीगत	जम्मा
१	पूर्वाधार विकास गाउँपालिका	३०००००.००	३९६०००००.००	३९९०००००.००
	पूर्वाधार विकास वडा तर्फ	६०००००.००	३४४०००००.००	३५००००००.००
२	आर्थिक विकास	६१०००००.००	९०००००.००	७००००००.००
३	सामाजिक विकास	१८१८५०००.००	९५००००.००	१९१३५०००.००
४	वन, वातावरण तथा विपद् व्यवस्थापन	२३३५०००.००	६६५०००.००	३००००००.००
५	सुशासन, संस्थागत विकास, प्रशासनिक तथा कार्यालय सञ्चालन	६८२२४९९९.००	०.००	६८२२४९९९.००
६	संघीय तथा प्रदेश शसर्त	१६२३२३०००.००	७४३९२०००.००	२३६७१५०००.००
७	सामाजिक सुरक्षा	६९१५८८३२.००	०.००	६९१५८८३२.००
जम्मा		३२७२२६८३१.००	१५०९०७०००.००	४७८१३३८३१.००